

मिति २०७७ साल चैत्र ३० गतेको कार्यपालिका बैठकको निर्णय

**प्रस्तावित विषयहरू:-**

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. प्रदेश समपूरक अनुदानका लागि योजना प्रस्ताव सम्बन्धमा ।
३. स्थानीय हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिबाट पेश भएको प्रस्ताव सम्बन्धमा ।
४. स्थानीय निर्देशक समितिबाट पेश भएको प्रस्ताव सम्बन्धमा ।
५. चमेना गृह सञ्चालन तथा व्यवस्थापन समितिबाट पेश भएको प्रस्ताव सम्बन्धमा ।
६. आयुर्वेद औषधालय पोकलीको भवन निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धमा ।
७. राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धमा ।
८. स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धमा ।
९. कोल्ड रुम/ पोर्टेबल कोल्ड च्याम्बर निर्माण सम्बन्धमा ।
१०. कार्यविधि पारित सम्बन्धमा ।
११. कार्यविधि तर्जुमा सम्बन्धमा ।
१२. सवारी चालक तालिमको प्रतिवेदन सम्बन्धमा ।
१३. विविध

**निर्णयहरू:-**

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. १ बिराटनगरको च.नं. ३८८ मिति २०७७/१२/०९ को प्राप्त पत्र तथा, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १० तथा प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (पहिलो संशोधन समेत) अनुसार आ.व. २०७८/०७९ मा प्रदेश समपूरक अनुदानबाट सञ्चालन गरिने आयोजनाको प्रस्तावको लागि आ.व. ०७७/७८ मा प्राप्त समपूरक अनुदानबाट सञ्चालित देहायका योजनाहरू लाई नै क्रमागत रूपमा सञ्चालन गर्नको लागि समपूरक योजना प्रस्ताव गरिएकोमा सो प्रस्तावलाई अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
  १. भन्ज्याङ्, माहोरडाँडा सडक निर्माण योजना (वडा नं. ८ र ९)
  २. राम्चा, बाघखोरडाँडा सडक निर्माण योजना (वडा नं. १)

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा स्थानीय हाटबजार सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा देहायका निर्णयहरु सर्वसम्मतबाट पारित गरियो ।
- स्थानीय हाटबजार सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०७७/१२/२३ गतेको बैठकबाट भाडा दर निर्धारण तथा साप्ताहिक हाटबजार सम्बन्धमा भएको निर्णयलाई अनुमोदन गर्ने (समितिको निर्णय यसै साथ संलग्न छ) ।
  - हाटबजार उद्घाटन समारोह मिति २०७८/०१/२४ गते गर्ने,
  - उद्घाटन समारोह सञ्चालनको लागि देहायको समिति गठन गर्ने,
    १. संयोजक - गोविन्द बहादुर पौडेल (गाउँपालिका अध्यक्ष)
    २. सदस्य- सम्पूर्ण जनप्रतिनिधिहरु
    ३. सदस्य- गाउँ कार्यपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु
    ४. सदस्य- स्थानीय संघ संस्थाको प्रतिनिधिहरु
    ५. सदस्य- प्रहरी चौकि प्रमुख, यसम
  - उद्घाटन समारोहमा अतिथिलाई आमन्त्रण गर्ने कार्यको समन्वय गाउँपालिका अध्यक्षले गर्ने, र त्यस बारेमा थप निर्णय आगामि बैठकमा गर्ने,
  - समारोह सचिवालयको जिम्मेवारी कार्यपालिकाले नै वहन गर्ने ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सूचीकरण सन्दर्भमा स्थानीय निर्देशक समितिको मिति २०७७/१२/२९ गतेको निर्णयलाई अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो (निर्देशक समितिको बैठकको निर्णय यसै साथ संलग्न छ) ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा चमेनागृह सञ्चालन सम्बन्धमा चमेनागृह व्यवस्थापन तथा सञ्चालन समितिको मिति २०७७/१२/२९ गतेको निर्णयलाई अनुमोदन गर्ने सर्वसम्मतबाट निर्णय गरियो (समितिको बैठकको निर्णय यसै साथ संलग्न छ) ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा ९ नं. वडा कार्यालयको पत्र र पोकली आयुर्वेद औषधालयको च.नं. १३ मिति २०७७/१२/१८ को पत्रानुसार अम्बिका घिमिरेले साविक पोकली गा.वि.स. वडा नं. २ को कित्ता नं. ४४९ बाट ५ रोपनी जग्गा निशुल्क रुपमा पोकली आयुर्वेद औषधालयलाई प्रदान गर्ने

भएकोले सो कार्यलाई स्वीकृत दिई थप पकृयाको लागि रजिष्ट्रेशन पास गरिदिनु हुन मालपोत कार्यालयलाई सिफारिस गर्ने सर्वसम्मतबाट निर्णय गरियो (वडा कार्यालय र आयुर्वेद औषाधालय को पत्र यसै साथ संलग्न छ) ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा गाउँपालिका तथा नगरपालिकाको राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी दिग्दर्शन, २०७६ बमोजिम यस गाउँपालिकाको राजश्व सुधार कार्ययोजना तर्जुमा चालु आ.व. मा विज्ञ करार गरि प्रचलित खरिद कानून बमोजिम गर्ने र सो कार्यको लागि बजेट व्यवस्थापन चालु आर्थिक वर्षको कार्यक्रम खर्च शिर्षकबाट खर्च हुने गरि कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिकाको विपद् प्रतिकार्य तथा पूर्वतयारी योजना सहास नेपाल संस्थाको लागत साझेदारीमा तर्जुमा गर्ने र सो कार्यको लागि बजेट व्यवस्थापन चालु आ.व.को चालु तर्फको कार्यक्रम खर्च शिर्षकबाट खर्च गर्ने सर्वसम्मतबाट निर्णय गरियो (सहास नेपालले पेश गरेको प्रस्ताव यसै साथ संलग्न छ) ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा कोल्ड रुम /पोर्टेवल कोल्ड च्याम्बर निर्माण सम्बन्धमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रको च.नं. २९७ मिति २०७७/१२/२७ गतेको पत्रानुसार स्थानीय तहबाट आशय तथा प्रतिवद्धता माग गरेकोमा सो पूर्वाधारले यस गाउँपालिकाको कृषि पूर्वाधार विकासमा महत्वपूर्ण र आवश्यक देखिएकोले पालिका स्तरिय हाट बजार क्षेत्रमा निर्माण गर्ने गरि ५०% लागत साझेदारीमा प्रतिवद्धता सहित आवश्यक पत्र पठाउने सर्वसम्मतबाट निर्णय गरियो ।
१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको विधेयक समितिबाट मिति २०७७/१२/१२ गतेको कार्यपालिका बैठकमा प्रस्ताव भएका कार्यविधिहरु देहाय बमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।

सि.नं.	विवरण	पारित विधि
१.	टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७७	सर्वसम्मत
२.	होमस्टे सञ्चालन कार्यविधि, २०७७	सर्वसम्मत

- ११.निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा विधेयक समितिद्वारा प्रस्तुत ऊर्जा विकास उप समिति गठन तथा सञ्चालन कार्यविधि, २०७७ मस्यौदा छलफलका लागि सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई वितरण गर्ने सर्वसम्मत निर्णय गरियो ।
- १२.निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा सवारी चालक तालिम सञ्चालन सम्बन्धमा सेवा प्रदायक संस्था (सिद्धार्थ बुद्ध ड्राईभिङ् सेन्टर) बाट प्राप्त प्रतिवेदन स्वीकृत गर्ने र कार्यसम्पन्न भईसकेको हुँदा मिति २०७७/१२/३१ गते तालिम समापन गर्ने सर्वसम्मतबाट निर्णय गरियो (प्रतिवेदन यसै साथ संलग्न छ) ।
- १३.निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा आगामि बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।